

“स्वस्थ शहरहरूको लागि मेरो साइकल” अभियान सुरुवातको लागि साइकल परेड आयोजना

प्रेस विज्ञप्ति

०९ जनवरी, काठमाण्डौ

आज ललितपुर महानगरपालिकामा “स्वस्थ शहरहरूको लागि मेरो साइकल” अभियान औपचारिक रूपमा साइकल परेड आयोजना गरी उद्घाटन गरियो |

करिब १२० साइकल यात्रीहरूले सहभागिता जनाउनु भएको यस साइकल परेड ललितपुर महानगरपालिकाको कार्यालयबाट सुरु भयो | करिब ८ किमीको यस परेड युन हाउस पुलचोक, बखुन्दोल, झमिसखेल, भनिमण्डल, जावालाखेल, पुलचोक हुँदै पाटन दरबार स्क्वायरमा पुगेर समापन गरियो | यस परेड ललितपुरमा भर्खर बनाइएको साइकल लेनको केहि भाग हुँदै संचालन भयो |

ललितपुर महानगरपालिकाको मेयर चिरबाबु महर्जन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव राम हरि पोखरेल, यू एन डी पी नेपालको आवासीय प्रतिनिधि आश्वनी मेडगांगोदा लबे, कान्तिपुर मिडिया ग्रुपका सह प्रबन्ध निर्देशक महेश स्वार र साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुग्डले संयुक्त रूपमा यस साइकल परेडको उद्घाटन गर्नु भयो |

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ललितपुर महानगरपालिका, कान्तिपुर मिडिया ग्रुप तथा साइकल सिटी नेटवर्क नेपालका साथै सानो पाइला, जि डी ल्याब्स र साइक्लिङ सिटीजको संयुक्त सहकार्य यस “स्वस्थ शहरहरूको लागि मेरो साइकल” अभियानमा रहेको छ , जसले नेपालका शहरी जनसंख्या माझ दिगो सहरी यातायात लगाएत अन्य वातावरण मैत्री अभ्यासहरूलाई प्रोत्साहन गर्नेछ |

साइकल सिटी नेटवर्क नेपालको अध्यक्ष शैलेन्द्र डंगोलले यस अभियानको बारे संक्षिप्त रूपमा यस साइकल परेड सुरुवात गर्नु अगाडी जानकारी गराउनु भयो | सहभागी साइकल यात्रीहरूलाई “म साइकल यात्री” लेखिएको मास्क वितरण गरिएको थियो |

यस अभियानको बारेमा बोल्दै ललितपुर महानगरपालिकाक मेयर चिरबाबु महर्जनले भन्नु भयो “यस अभियान ललितपुर महानगरपालिकाबाट सुरु गरिनु हाम्रो लागि एउटा कोसे ढुंगा भएको छ र हामीले साइकल मैत्री ललितपुर शहरको लागि गरेका काम हरू अझै आगाडी बढाउन हामीलाई प्रेरणा प्राप्त भएको छ |”

“साइकल सहरी यातायात को सबभन्दा सफा साधन हो तर हाम्रो शहरी पूर्वाधारहरू साइकल मैत्री छैनन् | अब बन्ने सहरी पूर्वाधार हरू स्थानीय, प्रदेश र नेपाल सरकारको संयुक्त सहकार्यमा साइकल मैत्री बन्नु पर्दछ” नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव राम हरि पोखरेल ले भन्नु भयो |

“अहिले सानो रूपमा सुरुवात गरिएको यस अभियान भविष्यमा पक्कै ठुलो स्वरूप लिनेछ | अब नेपालका सबै शहरहरूलाई साइकल मैत्री बनाउन मिलेर संगै काम गर्नु पर्दछ” भन्ने विचार कान्तिपुर मिडिया ग्रुपका सह प्रबन्ध निर्देशक महेश स्वारले व्यक्त गर्नु भयो |

यू एन डी पी नेपालको आवासीय प्रतिनिधि आश्वनी मेडगांगोदा लबेले सहभागी सबै साइकल यात्रीहरू र यस अभियानका साझेदार संघ संस्थाहरूलाई धन्यवाद दिनुभयो |